



स्थानीय राजपत्र

मायादेवी गाउँपालिका, रुपन्देहीद्वारा प्रकाशित

खण्ड: ८

संख्या: ०५

मिति: २०८१/१०/२२

भाग - २

स्थानीय सरकार

मायादेवी गाउँपालिका, रुपन्देहीको सूचना

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम मायादेवी गाउँपालिकाको, गाउँ कार्यपालिकाले बनाएको तल उल्लेख भए बमोजिमको "विपन्न नागरिक औषधि उपचार सहायता कार्यविधि २०८१" सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

विपन्न नागरिक औषधि उपचार सहायता कार्यविधि २०८१

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०८१।१०।१९

प्रस्तावना:

मायादेवी गाउँपालिका अन्तरगतका विपन्न नागरिक बिरामी हुँदा उपचार गर्नका लागि आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या नहोस भन्नका लागि विपन्न नागरिकलाइ औषधि उपचारमा सहायताका लागि मायादेवी गाउँपालिकाको प्रमुख विपन्न नागरिक औषधि उपचार कोषबाट खर्च हुने गरी आवश्यक सहयोग र व्यवस्थापन गर्न यस गाउँपालिकाले "विपन्न नागरिक औषधि उपचार सहायता कार्यविधि २०८१" जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- क) यो कार्यविधिको नाम "विपन्न नागरिक औषधि उपचार सहायता कार्यविधि, २०८१" रहेको छ ।
- ख) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- क) "आर्थिक रूपले विपन्न बिरामी नागरिक" भन्नाले दफा ३ बमोजिम गठित समितिले सिफारिस गरेको वा नेपाल सरकारले जारी गरेको गरिव परिवार परिचयपत्र बाहक आर्थिक रूपले विपन्न मायादेवी गाउँपालिकामा स्थायी बसोबास गरिरहेका बिरामी नागरिक सम्झनु पर्दछ ।
- ख) "कडारोग" भन्नाले मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनेमिया र थालासेमिया रोग सम्झनु पर्दछ ।
- ग) "कार्यविधि" भन्नाले आर्थिक रूपले "विपन्न नागरिक औषधि उपचार सहायता कार्यविधि २०८१" सम्झनु पर्दछ ।
- घ) "कार्यालय" भन्नाले मायादेवी गाउँपालिकाको कार्यालय सम्झनु पर्दछ ।
- ङ) "सिफारिस समिति" भन्नाले दफा (३) मा भएको सिफारिस समिति सम्झनु पर्दछ ।

३. सिफारिस समिति:

क) आर्थिक रूपले विपन्न बिरामी नागरिकलाई उपचार सहायताको लागि सिफारिस गर्न देहाय बमोजिमको औषधि उपचार सहायता सिफारिस समिति रहनेछ ।

- अ) मायादेवी गाउँपालिका प्रमुख - संयोजक
 आ) मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत - सदस्य
 इ) मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख - सदस्य सचिव

ख) उपदफा (१) बमोजिमको समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछ ।

अ) आर्थिक रूपले बिरामी नागरिक वा एकाधर सगोलको व्यक्तिले उपचार सहूलियतका लागि आवश्यक कागजात सहित दिएको निवेदन संकलन गर्ने ।

आ) खण्ड क बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गरी यथासिद्ध निर्णय गरी सहूलियत रकम उपलब्ध गराउने ।

इ) कडा रोगका लागि बाहेक अन्य रोगका लागि आर्थिक सहायता प्राप्त गरेका सेवाम्राहीहरूको अभिलेख राखी, सो विवरण मासिक रूपमा स्वास्थ्य शाखाले अनुसूची-३ बमोजिमको ढाँचामा मायादेवी गाउँपालिकाको वेब साइट र अन्य सामाजिक संजालहरूमा सार्वजनिक गर्नेछ ।

४. आर्थिक रूपले विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता प्रदान गरिने:

क) कडा रोग लागेका आर्थिक रूपले विपन्न नागरिकले अनुसूची-२ बमोजिम कागजात पेश गरेपछि गाउँ कार्यपालिकाको पालिकास्तरीय निर्णयबाट बढीमा रु दश हजार सम्म आर्थिक सहायता दिन सकिनेछ ।

ख) उपदफा (क) बमोजिमका रोग बाहेक अन्य रोग लागेका आर्थिक रूपले विपन्न नागरिकहरूले अनुसूची-२ बमोजिमका कागजात सहित उपचार वापत लागेको खर्चको सक्कलै विलहरू पेश गरेमा ओ.पि.डि. मा जाँच गरेकाका लागि बिल अनुसार बढीमा पच्चिस सय मात्र र अस्पतालमा भर्ना गरी उपचार गर्नु पर्ने भएमा बिल अनुसार बढीमा पाँच हजार मात्र सम्म आर्थिक सहायता उपलब्ध गराइनेछ ।

५. आर्थिक सहायता लिने र भुक्तानी गर्ने प्रक्रिया:

आर्थिक रूपले विपन्न विरामी नागरिकहरूले सहूलियत रकम प्राप्त गर्नका लागि देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ ।

- क) विपन्न नागरिकले औषधि उपचार बाफत सहूलियत रकम प्राप्त गर्नका लागि अनुसूची-१ बमोजिमको ढाँचामा स्थायी बसोबास भएको वडाको वडा कार्यालयमा निवेदन दिई वडा कार्यालयबाट सिफारिस लिनु पर्नेछ ।
- ख) खण्ड (क) बमोजिमको निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात दफा ३ बमोजिमको सिफारिस समितिले सो उपर आवश्यक जाँचबुझ गरी सहूलियत रकमका लागि कार्यपालिकालाई सिफारिस गर्नुपर्नेछ ।
- ग) विपन्न नागरिक उपचार सहूलियत वापत सम्बन्धित विरामी वा नजिकको हकदारलाई बैंक चेक मार्फत भुक्तानी गर्नेछ ।
- घ) उपदफा (ग) बमोजिम नजिकका हकदार भन्नाले सगोलका बाजे, बज्यै, आमा, वुवा, पति वा पत्नि, सगोलका छोरा वा बुहारी, अविवाहित छोरी, सगोलका दाजुभाइ वा दिदि बहिनी, छोरा बुहारी को मृत्यु भइसकेको अवस्थामा निजहरूबाट जन्मेका नाति नातिनीहरू बुझनुपर्नेछ ।
- ङ) उपदफा (घ) बमोजिमका हकदारहरूले आर्थिक सहायतका प्राप्तीका लागि वडा कार्यालयबाट नाता प्रमाणित सहित परिचय खुल्ने नेपाली नागरिकता परिचय पत्रको प्रतिलिपी / जन्म दर्ताको प्रमाण पत्र सहित निवेदन पेश गर्नु पर्नेछ ।

६. दोहोरो सुविधा उपलब्ध नगराइने:

यस कार्यविधि बमोजिम आर्थिक सहायता प्राप्त गर्न योग्य विरामीलाई मायादेवी गाउँपालिकाबाट एक आर्थिक वर्षमा एक पटक मात्र आर्थिक सहायता उपलब्ध गराइनेछ ।

७. बजेटको व्यवस्थापन:

यस कार्यविधि बमोजिम आर्थिक रूपले विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायताका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गाँउ कार्यपालिकाले मिलाउनु पर्नेछ ।

८. लेखा परिक्षण:

यस कार्यविधि बमोजिम आर्थिक रूपले विपन्न विरामीलाई उपलब्ध गराइएको आर्थिक सहायताका सम्बन्धमा कानून बमोजिम गाउँपालिकाले लेखा परिक्षण गराउनु पर्नेछ ।

९. कारबाही तथा असुल उपर गरिने:

आर्थिक रूपले विपन्न नागरिकको उपचारको नाममा झुष्ठा विवरण पेश गरी आर्थिक सहायता लिएको ठहरेमा कानून बमोजिम सम्बन्धित सिफारिसकर्ता र सम्बद्ध कर्मचारीबाट असुल उपर गरिनेछ ।

१०. प्रचलित कानून बमोजिम हुने:

यस कार्यविधिमा उल्लिखित बिषयमा यसै कार्यविधि बमोजिम र अन्य कुरामा प्रचलित कानून बमोजिम हुनेछ ।

११. बाधा अड्काउ:

यस कार्यविधिको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा सो को बाधा अड्काउ फुकाउने अधिकार कार्यपालिकामा निहित रहनेछ ।

१२. खारेजी र बचाउ:

मायादेवी गाउँपालिकाको आर्थिक सहायता कार्यविधि, २०७४ को दफा (१) को उपदफा (क) खारेज गरिएको छ ।

अनुसूची-१

दफा (५) को खण्ड (क) संग सम्बन्धित्

आर्थिक रूपले विपन्न बिरामी नागरिकहरूले आवेदन गर्ने फाराम

श्री संयोजक ज्यू,

औषधि उपचार सहायता सिफारिस समिति,

मायादेवी गाउँपालिका, बरेवा रुपन्देही ।

<u>वैयक्तिक विवरण</u> बिरामीको नाम थर: उमेर: लिङ्ग: ठेगाना: मायादेवी गाउँपालिका, वडा नं. ना.प्र.प.नं.: जन्म दर्ता प्रमाण पत्र नं. (१६ वर्ष मुनिका बालबालिकाको हकमा): प्रमाणपत्र जारी जिल्ला: जातिगत विवरण: परिवार संख्या:	<u>आयश्रोत</u> पेशा/व्यवसाय: अनुमानित मासिक आय:
<u>जग्गा जमिन (क्षेत्रफल/स्थान स्थान समेत):</u> सवारी साधन: बैक मौज्दात: सुन चादी: नगद:	<u>बिरामीको रोगको किसिम</u>
उपर्युक्त बमोजिम ठिक साचौं हो झुठा ठहरे कानुन बमोजिम सहुला बुझाउला निवेदकको नाम: ठेगाना: दस्तखत: सम्पर्क नं मिति:	<u>संलग्न कागजातहरू</u> १) बिरामीको नागरिकताको प्रमाणपत्र (बालकको हकमा जन्म दर्ताको प्रमाण पत्र) २) रोग निदान भएको प्रेस्क्रिप्सन
वडा कार्यालयबाट सिफारिसको व्यहोरा: सिफारिस गर्नेको नाम: पद: मिति: कार्यालयको छाप:	

अनुसूची-२

दफा (४) को उपदफा (क) संग सम्बन्धित

आर्थिक रूपले विपन्न विरामी नागरिकले औषधि उपचार सहायता रकम प्राप्त गर्नका लागि पेश गर्नु पर्ने कागजातहरू:

- विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- विरामी बालकको हकमा जन्मदर्ताको प्रतिलिपी
- विरामी आर्थिक रूपले विपन्न नागरिक भएको र औषधि उपचार सहायता सम्बन्धी सम्बन्धित वडाको सिफारिस पत्र
- दफा ३ बमोजिमको समितिको सिफारिसको प्रतिलिपी
- चिकित्सकको प्रेस्क्रिप्सनको प्रतिलिपी
- दफा ४ अनुसारका विरामीहरूले औषधि उपचारमा भएको खर्चको विल भर्पाइहरू अनिवार्य पेश गर्नु पर्नेछ ।

अनुसूची-३

दफा ३को उपदफा २ (ग) संग सम्बन्धित
मायादेवी गाउँपालिका अन्तरगतका आर्थिक रूपले विपन्न नागरिकले रोगको
 उपचारका लागि आर्थिक सहायता प्राप्त गरेको मासिक विवरण फाराम

आ.व. २०८१/८२

महिना:

सि. नं.	नामथर	उमेर	लिङ्ग	वडा नं.	टोल	परिचय पत्र नं.	रोगको नाम	प्राप्त सहूलियत रकम	कैफियत

तयार गर्ने

नाम:

पद:

हस्ताक्षर:

मिति:

प्रमाणित गर्ने

नाम:

पद:

हस्ताक्षर:

मिति:

आज्ञाले
 लेखनाथ पोखरेल
 प्रमुख प्रशासकीय अधिकृत